



KIAN

खावासाकी अन्तर्राष्ट्रिय केन्द्र हेल्लो खावासाकी

जापानिज, अंग्रेजी, चिनियाँ, कोरियन या उत्तर कोरियन, स्पेनिश, पोर्तुगाली,
तागालोग, भियतनामी, थाई, इन्डोनेसियाली, नेपाली र सजिलो जापानिज

संघको होम पेज (<https://www.kian.or.jp/hlkwsk.html>) मा हेर्नुहोस् ।

खावासाकी अन्तर्राष्ट्रिय संघ २-२ किजुकी गिओन्चो, नाकाहारा वडा, खावासाकी, खानागावा प्रान्त, २११-००३३, जापान

फोन नं: 044-435-7000 फ्याक्स नं: 044-435-7010 <https://www.kian.or.jp/> ईमेल : kiankawasaki@kian.or.jp

आय विवरण घोषणा "खाकुतेइ सिन्कोकु" सम्बन्धि

२०२१ साल जनवरी १ तारिख देखि डिसेम्बर ३१ तारिख सम्म हुने १ वर्षको आय रकम (आम्दानी तथा खर्च) अनुसार आयकरको लेखा परीक्षण (हिसाब) गरि आय विवरण घोषणा गर्छौं। स्वरोजगार, कृषि, एक भन्दा बढी व्यवसायमा लागेका व्यक्तिहरु आदिले आय विवरण घोषणा गर्ने पर्ने हुन्छ। तलब लिएर काम गर्ने धेरै जस्तो व्यक्तिहरुले आय विवरण घोषणा गर्न आवश्यक छैन। तर, तल उल्लेखित गरिएका निम्न व्यक्तिहरुले भने घोषणा गर्ने पर्ने हुन्छ।

- वार्षिक तलब २० करोड येन भन्दा बढी हुने व्यक्ति
- दुई भन्दा बढी ठाउँबाट तलब लिएर काम गर्ने गरेको व्यक्ति आदि

भिसा नवीकरण तथा परिवर्तन गर्दा आय विवरण घोषणा गरेको कागजपत्रको प्रतिलिपि पेस गर्नु पर्ने हुन सक्छ। त्यसैले यसलाई सुरक्षित साथ राख्नुहोस्।

* यदि तपाईंमा निर्भर रहिआएको तपाईंको आफ्नो देशमा बस्ने परिवार छ भने तपाईंले निर्भरता कटौती प्राप्त गर्न सक्नुहुनेछ। यदि निर्भरता कटौती प्राप्त गर्नु भएको छैन भने कमाई भएको व्यक्तिले पनि आय विवरण घोषणा गरि कर फिर्ता लिऔं।

घोषणा गर्ने अवधि : २०२२ साल फेब्रुअरी १६ तारिख (बुधबार) देखि मार्च १५ तारिख (मंगलबार)

आय विवरण घोषणा "खाकुतेइ सिन्कोकु" गर्दा आवश्यक पर्ने कुराहरु :

१. आय विवरण घोषणा फाराम (कर कार्यालयमा राखिएको हुन्छ) - घोषणा फाराम आदिमा "माई नम्बर" भर्ने ठाउँ हुन्छ।
२. अघिल्लो वर्षको आय रकम थाहा हुने कागजपत्र (कर कटौती गरेको कागज वा पैसा तिरेको कागजपत्र)
३. "जाईरियु कार्ड" (जापानको बसाई दर्तापत्र)
४. निर्भरता कटौतीका लागि आवश्यक कागजपत्रहरु (तपाईंमा निर्भर रहिआएको तपाईंको आफ्नो देशमा बस्ने परिवारको जन्मदर्ता प्रमाणपत्र र उक्त व्यक्तिको नाममा पैसा पठाएको कागजपत्र आदि)
५. स्वास्थ्य बीमा कटौतीको लागि आवश्यक कागजहरु (स्वास्थ्य बीमा कटौतीको प्रमाणपत्र)
६. चिकित्सा खर्च कटौती (बिलहरु) ७. छाप अथवा हस्ताक्षर आदि

खावासाकी शहरको आय विवरण घोषणा "खाकुतेइ सिन्कोकु" गर्ने स्थानहरु:

कार्यालय	सम्पर्क गर्ने ठाउँ	तपाईं बस्ने वडा
खावासाकी उत्तरी कर कार्यालय	२-४-३ हिसामोतो, ताकाचु वडा, खावासाकी (044-852-3221)	नाकाहारा वडा, ताकाचु वडा र मियामाए वडा
खावासाकी पश्चिमी कर कार्यालय	१-३-१४ खामीआसो, आसो वडा, खावासाकी (044-965-4911)	तामा वडा र आसो वडा
खावासाकी दक्षिणी कर कार्यालय	३-१८ एनोकिच्यो, खावासाकी वडा, खावासाकी (044-222-7531)	खावासाकी वडा र साईवाई वडा

◆ राष्ट्रिय कर कार्यालयको होमपेजमा अंग्रेजी पनि जानकारी उपलब्ध छ।

आयकरको बारेमा जानकारी <https://www.nta.go.jp/english/taxes/individual/12011.htm>

◆ स्थानीय प्राधिकरण अन्तर्राष्ट्रिय संघको होमपेज <http://www.clair.or.jp/tagengorev/eja/l/index.htm>

(अंग्रेजी, जर्मनी, चिनियाँ, कोरियन/उत्तर कोरियन, फ्रेन्च, स्पेनिश, पोर्तुगाली, तागालोग, भियतनामी, इन्डोनेसियाली, थाई, रुसी, बर्मेली, जापानिज र सजिलो जापानिज भाषामा व्याख्या गरिएको पेज पनि छ।)

विदेशी नागरिकहरुमा लक्षित २७ औं जापानिज भाषा भाषण प्रतियोगिता

मिति र समय: २०२२ साल फेब्रुअरी १९ तारिख (शनिबार) दिउँसो १:०० देखि ३:३० सम्म



स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र

खावासाकी शहरमा बसोबास गर्दै जापानिज भाषा सिक्किरहेका विदेशीहरु जो जापान आएको ५ वर्ष नापुगेका जोसुकैले पनि जापानमा पहिलो पटक अनुभव गरेको, सोचेको कुराहरु सुनाउने छन्।

* कोरोना भाइरसको संक्रमण फैलिएको हुनाले युट्युब (YouTube) बाट अनलाइन प्रसारण मात्र गरिने जानकारी गर्दछौं। प्रसारणको दिन (फेब्रुअरी १९ तारिख) को दिउँसो १२:३० मा यो लिंक <<https://kian.or.jp/spa/>> बाट हेर्न सक्नुहुन्छ।



केन्द्रको कार्यक्रमहरू

कार्यक्रम	मिति र समय	सहभागिता	सारांश
विदेशीहरूको लागि रमाईलो र उपयोगी जापानिज भाषाको कक्षा जापानिज भाषा  ※ZOOM को माध्यम बाट ओन्लाइन कक्षा हुने सम्भावना छ।	बिहानको कक्षा (प्रत्येक मंगलबार र शुक्रबार) जनवरी ११ तारिख देखि मार्च ११ तारिख सम्म बिहान ९:५० बाट ११:५० विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस्। रातिको कक्षा (प्रत्येक बुधबार) जनवरी १२ तारिख देखि मार्च १६ तारिख सम्म साँझ ६:३० बाट ८:३० विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस्।	९,३५० येन (१७ पटक) पाठ्यक्रमको शुल्क अलगै लाग्ने ४,९५० येन (९ पटक) पाठ्यक्रमको शुल्क अलगै लाग्ने	शुरु देखि (हीरागाना देखि) माथिल्लो तह सम्मको ९ देखि ११ वटा कक्षा छ। बिहानको कक्षामा बच्चा हेरिदिने (१ वर्ष भन्दा माथिको) सुविधा छ। धमाधम आवेदन लिदै ! कृपया फोटो एक प्रति (३X४cm को) लिएर आउनुहोस्।
खावासाकी अन्तर्राष्ट्रिय विनिमय निजी संगठन परिषदको सानो बैठक दुई वटा ड्रम बजाउने समूहको गतिविधिहरूको जानकारी र अनुभवको सानो प्रदर्शन	२०२२ साल फेब्रुअरी ५ तारिख (शनिबार) दिउँसो २:०० बाट ४:००	नि:शुल्क होमपेजको आवेदन फाराम, फोन अथवा केन्द्रमा आएर आवेदन दिन सक्नुहुन्छ।	लक्षित संख्या: १०० जना मात्र, पहिले आउनेलाई प्राथमिकता दिइनेछ।
विदेशी अथवा विदेशसँग जोडिएको बालबालिकाहरूको कक्षा "तेराकोय" 	फेब्रुअरी ५, १२, १९, २६ तारिख मार्च ५, १२, १९, २६ तारिख शनिबार बिहान १०:०० बाट ११:००	नि:शुल्क आवेदन दिनु पर्ने (अभिभावकले पुर्याउन र लिन आउनु पर्ने)	जापानिज भाषा राम्ररी नआएर विद्यालयको पढाईमा समस्या परेको विदेशी अथवा विदेशसँग जोडिएको बालबालिकाहरूको लागि, जापानिज भाषा तथा विद्यालयको पढाईमा सहयोग गर्ने कक्षा हो।
वसन्त ऋतुको बिदामा संचालन गरिने बच्चाहरूको लागि विदेशी भाषाको कक्षा • बच्चाहरूको लागि अंग्रेजी A • बच्चाहरूको लागि अंग्रेजी B • बच्चाहरूको लागि स्पेनिश भाषा 	मार्च २९ तारिख (मंगलबार) देखि ३१ तारिख (बिहान) सम्म अंग्रेजी A दिउँसो १:०० बाट २:०० अंग्रेजी B दिउँसो २:३० बाट ३:३० स्पेनिश बिहान १०:३० बाट ११:३०	३,३०० येन (पाठ्यक्रमको शुल्क सहित) फेब्रुअरी बाट होमपेज मार्फत आवेदन दिन सक्नुहुन्छ।	विदेशी शिक्षकहरूसँग अंग्रेजी (प्राथमिक विद्यालय १ देखि ४ कक्षा) र स्पेनिश (प्राथमिक विद्यालय १ देखि ५ कक्षा) सिकाउने।
ग्लोबल सिटिजन कोर्स "औद्योगिक सहर खावासाकीसँगको अन्तर्राष्ट्रिय आदानप्रदान - विदेशी नागरिकसँगको सम्बन्ध सम्बन्धि इतिहास"	२०२२ साल मार्च १२ (शनिबार) दिउँसो १:३० बाट ३:३०	नि:शुल्क होमपेजको आवेदन फाराम, फोन मार्फत आवेदन दिन सक्नुहुन्छ।	लक्षित संख्या: २०० जना सम्म, धेरै जना बाट आवेदन आएको खण्डमा लटरीबाट छानिनेछ। वक्ता : कोजी हिराओ (खावासाकी अन्तर्राष्ट्रिय केन्द्रका अध्यक्ष)

खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको विदेशी भाषाको परामर्श सेवा

केहि प्रश्न भएमा अथवा तपाईंलाई केहि समस्या परेमा हामीलाई सम्पर्क गर्नुहोला। (नि:शुल्क)

२०२१ साल जुलाई बाट ZOOM प्रयोग गरेर ओन्लाइन परामर्श शुरु भएको छ !

होमपेजबाट बुकिङ्ग गर्नुहोस्।

* परामर्श सेवाको समय : बिहान ९ बजे देखि ५ बजे सम्म (दिउँसो खाजा खाने समयमा पनि सेवा उपलब्ध छ।)

* परामर्श सेवाको प्रत्यक्ष फोन नं. : 044-455-8811

सम्बन्धित भाषाको अनुवादक/सल्लाहकार नभएको बारहरूमा पनि फोन मार्फत परामर्शको व्यवस्था छ।

भाषा	बार	भाषा	बार
अंग्रेजी	सोमबार देखि शनिबार	चिनियाँ	सोमबार देखि शनिबार
पोर्तुगाली	मंगलबार र शुक्रबार	स्पेनिश	मंगलबार र बुधबार
कोरियाली/उत्तर कोरियाली	मंगलबार र बिहीबार	तागालोग	मंगलबार र बुधबार
भियतनामी	मंगलबार र शुक्रबार	थाई	सोमबार र मंगलबार
इन्डोनेसियाली	मंगलबार र बुधबार	नेपाली	मंगलबार र शनिबार



ओन्लाइन परामर्शको लागि निबेदन दिने पेज



खावासाकी अन्तर्राष्ट्रिय केन्द्रको पेज

* प्रशासनिक अधिकृतद्वारा नि:शुल्क परामर्श सेवा

(जापानिज भाषामा मात्र परामर्श सेवा उपलब्ध गराइने भएतापनि अन्य भाषामा अनुवाद गराई लिने व्यवस्थाको बुकिंग पनि गर्न सकिने, तर सशुल्क)

मिति र समय: २०२२ साल फेब्रुअरी २१ (आइतबार), मार्च २१ (आइतबार) दिउँसो २ बजे देखि ४ बजे सम्म

स्थान: खावासाकी अन्तर्राष्ट्रिय केन्द्र दोस्रो तल्ला, संघको बैठक कोठा